



एक झलकमा Child Health Plus

को योग्य छ?

निम्न विशेषता भएका बच्चाहरू:

- उमेर 19 वर्ष भन्दा मुनिका
- न्यूयॉर्क राज्यमा बस्ने निवासीहरू
- Medicaid-का लागि अयोग्य
- अन्य स्वास्थ्य बीमाले समाविष्ट नगरेका
- राज्य स्वास्थ्य लाभ कार्यक्रम (NYSHIP) मार्फत स्वास्थ्य कभरेजका लागि अयोग्य रहेका वा यसमा नामांकित नरहेका
- आप्रवासन स्थितिको बावजुद बालबालिकाहरू योग्य हुनसक्छन्

NY State of Health ले प्रचलित संघीय नागरिक अधिकारका कानूनहरूको अनुपालना गर्दै र आफ्ना स्वास्थ्य कार्यक्रम तथा क्रियाकलापहरूमा जाति, रङ, राष्ट्रिय मूल, लिङ्ग, उमेर, असक्षमताको आधारमा भेदभाव गर्दैन।

के-के कुराहरू समाविष्ट छन्?

- स्वस्थ- बच्चा भेटहरू
- शारीरिक जाँचहरू
- प्रतिरक्षण खोपहरू
- ल्याब तथा इमेजिङ सेवाहरू
- आपतकालीन सेवाहरू
- निर्धारित औषधिहरू
- चिकित्सकद्वारा आदेश दिइएको छ भने गैर निर्देशित औषधिहरू
- अन्तरंग अस्पताल स्याहार
- अल्पकालीन उपचारात्मक बहिरंग सेवाहरू (केमोथेरापी, हेमोडायलिसिस)
- अन्तरंग तथा बहिरंग मानसिक स्वास्थ्य र लागूपदार्थ दुर्व्यसनी विकारसम्बन्धी सेवाहरू
- दन्त तथा दृष्टि सेवाहरू
- बोली तथा श्रवण सेवाहरू
- टिकाउ चिकित्सा उपकरण
- धर्मशाला

हामीलाई सम्पर्क गर्नुहोस्:

nystateofhealth.ny.gov | 1-855-355-5777 वा TTY 1-800-662-1220

CHILD HEALTH PLUS योजनाका लागि शुल्क कति लाग्छ?

मासिक प्रिमियमहरू: मासिक मूल्य घरायसी आम्दानी तथा परिवारको आकारमा निर्भर रहन्छ।* न्यून आय भएका परिवारहरूका लागि कुनै पनि मासिक प्रिमियम हुँदैन। उच्च आय भएका परिवारहरूले तलको चित्रपट अनुसारको मासिक प्रिमियम भुक्तान गर्छन्। ठूला परिवारहरूका लागि मासिक शुल्क तीन बालबालिकाहरूका अनुसार छुट्याइन्छ। आर्थिक सहायता प्राप्त कभरेज स्तर भन्दा धेरै आम्दानी हुने परिवारहरूले सहभागी स्वास्थ्य योजना अनुसार भिन्न-भिन्न हुने पूरा प्रिमियम भुक्तान गर्ने सक्छन्।

लागत साझेदारी: Child Health Plus कुनै वार्षिक कटौती तथा सह भुक्तानीहरू हुँदैनन्।

परिवारको आकार अनुसारको अधिकतम वार्षिक आम्दानी				प्रति बच्चा मासिक पारिवारिक सहयोग (तपाईंले भुक्तान गर्ने बालबालिकाहरूको अधिकतम संख्या 3 हो)
1	2	3	4	
\$19,296	\$ 25,984	\$ 32,672	\$ 39,360	\$ 0
\$ 26,774	\$ 36,053	\$ 45,333	\$ 54,612	\$9 (अधिकतम \$27)
\$ 30,150	\$ 40,600	\$ 51,050	\$ 61,500	\$ 15 (अधिकतम \$ 45)
\$ 36,180	\$ 48,720	\$ 61,260	\$ 73,800	\$ 30 (अधिकतम \$ 90)
\$ 42,210	\$ 56,840	\$ 71,470	\$ 86,100	\$ 45 (अधिकतम \$ 135)
\$ 48,240	\$ 64,960	\$ 81,680	\$ 98,400	\$ 60 (अधिकतम \$ 180)
>\$48,240	>\$ 64,960	>\$ 81,680	>\$ 98,400	पूरा प्रिमियम, स्वास्थ्य योजना अनुसार भिन्न-भिन्न हुन्छ

*जनवरी 1, 2017 को अनुसार। सङ्घीय गरिबी स्तर (FPL) मा आधारित भएर आय स्तर समायोजन गर्न सकिन्छ।